

Psa

Chapter 149

Nepali Interlinear

Reference: Nepali ERV

1
:קְסִידִים בְּקִלְבֵּי
भक्तहरू भक्तहरूको-सभामा
H2623 H6951
וְהִלְלוּ
उहाँको-स्तुति
H8416
שִׁיר
गीत
H2319
לְיְהוָה
परमप्रभुलाई
H3068
וְשִׁירוּ
गाओ
H7891
וְהַלְלוּ
याह
H3050
תְּהִלָּתוֹ
स्तुति-गरा

परमप्रभुको प्रशंसा गर। परमप्रभुले रच्यु भएको नयाँ कुराहरूको बारेमा नयाँ गीत गाऊ! महासभामा उहाँको प्रशंसा गर जहाँ उहाँका चेलाहरू आपसमा भेला हुँदछन्।

2
:בְּמִלְכָּם יְיָ
आफ्नो-राजामा
H4428
יְיָ
आनन्दित-होऊन्
H1523
צִיּוֹן
सियोन
H6726
בְּנֵי-
सियोनका-सन्तानहरू
H3658
בְּעֵשָׂו
आफ्नो-स्रष्टामा
H8596
יִשְׂרָאֵל
इसाएल
H3478
יְשׁוּעָה
आनन्दित-होस्
H8055

इसाएल का मानिसहरूले आफ्नो सृष्टिकर्तामा आनन्द होऊन्। सियोनका मानिसहरू आफ्ना राजा सहित प्रफुल्लित होऊन्।

3
:לֹא
उहाँलाई
H2167
יְיָ
भजन-गाउनुहोस्
H1523
רִבְבוֹתָ
र-वीणाद्वारा
H3658
בְּתֶרֶךְ
खञ्जरी
H8596
בְּמַחֲוֵל
नाचद्वारा
H4234
שָׁמוֹ
उहाँको-नाउँलाई
H8034
וְהִלְלוּ
स्तुति-गरून्

ती मानिसहरूले नाच्यै खँजडी र वीणाहरू बजाउँदै परमप्रभु परमेश्वरको प्रशंसा गरून्।

4
:בִּישׁוּעָה
उद्धारद्वारा
H3444
עֲנוּיִם
नम्रहरूलाई
H6035
יְפָאֵר
शोभायित-पार्नुहुन्छ
H3068
בְּעֵמֹ
आफ्ना-मानिसहरूमा
H7521
יְהוָה
परमप्रभुले
H3068
רוֹצֵה
रमाइराख्नुहुन्छ
H7521
כִּי-
किनकि

परमप्रभु उहाँका मानिसहरूसँग खुशी हुनुहुन्छ। परमेश्वरले आफ्ना नम्रहरूको लागि आश्चर्यजनक कामहरू गर्नुभयो। उहाँले तिनीहरूलाई बचाउनु भयो।

5
:מִשְׂכָּבוֹתָם
आफ्ना-शय्याहरूमा
H4904
עַל-
आफ्ना-शय्याहरूमाथि
H3068
יְרֵנְנוּ
आनन्दसित-गाऊन्
H3519
בְּקִבוֹד
महिमामा
H2623
קְסִידִים
भक्तहरूले
H2623
יְעִלְזוּ
खुशी-मनाऊन्
H5937

हे परमेश्वरका चेलाहरू, आफ्नो विजयमा प्रफुल्लित होऊ! सुत्न गइसके पश्चात् पनि सुखी होऊ।

6
:בִּידָם
तिनीहरूको-हातमा
H3027
פִּיפְיוֹתָ
दुई-धारको
H6374
וְחַרְבַּ
र-दोधारे
H2719
בְּגִרוֹנָם
तिनीहरूको-गलामा
H1627
אֵל
परमेश्वरको
H0410
רוֹמְמוֹת
उच्च-स्तुति
H7319

मानिसहरूले चिच्याउँदै, कराउँदै परमप्रभुको प्रशंसा गरून् अनि आफ्ना तरवारहरू हातमा लिऊन्।

7
:אָמִים
जनताहरू
H3816
בְּ-
जनताहरूमा
H1077
תְּרוֹכָחַת
दण्डहरू
H3068
בְּנוֹיִם
जातिहरूमा
H2623
גְּמָה
बदला
H5360
לְעֵשׂוֹת
प्रतिशोध-लिन

आफ्ना शत्रुहरूलाई सजाई दिन तिनीहरूलाई जान देऊ। ती मानिसहरूलाई दण्ड दिन, तिनीहरूलाई जान देऊ।

8
:בְּרִזָּל
फलामको
H1270
בְּכִבְלֵי
फलामका-सिकलीहरूले
H3525
וְנִכְבְּדֵיהֶם
र-तिनीहरूका-प्रतिष्ठितहरूलाई
H3513
בְּזִקִּים
सिकलीहरूले
H4428
מִלְכֵיהֶם
तिनीहरूका-राजाहरूलाई
H4428
לְאֵסֵר
बाँधलाई
H0631

परमेश्वरका मानिसहरूले ती राजा र प्रमुख मानिसहरूलाई साङ्गलाले बाँध्नेछन्।

הַלְלוּ-

हालेलू-स्तुति-गरा

בְּחִיּוֹ

भक्तहरूको-लागि

[H2623](#)

לְכֹל-

सबै-उहाँका

[H3605](#)

הוּא

यो

[H1931](#)

הַדָּר

यो-महिमा

[H1926](#)

כְּתוּב

लेखिएअनुसार

[H3789](#)

מִנְשָׁט

न्याय

[H4941](#)

אֲבֹהֶם

तिनीहरूमा

לְעֵשׂוֹת

पूरा-गर्नलाई

9

יְהוָה

याह

[H3050](#)

परमेश्वरका मानिसहरूले तिनीहरूलाई दण्ड दिनेछन् परमेश्वरले गर्नु भएको आज्ञा जस्तै परमेश्वरका सारा भक्तजनहरूले उहाँलाई सम्मान गर। परमप्रभुको प्रशंसा गर!